



फालेलुङ गाउँपालिका

फालेलुङ राजपत्र

फालेलुङ गाउँपालिकाबाट प्रकाशित

खण्ड: ५) थोकिलम्बा, पाँचथर, असोज ११ गते, २०७९ साल (संख्या: १)

भाग-२

फालेलुङ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय, थोकिलम्बा, पाँचथर

आर्थिक सहायता उपलब्ध गराउन बनेको मापदण्ड -२०७९

आर्थिक सहायता उपलब्ध गराउन बनेको मापदण्ड -२०७९

प्रस्तावना :

फालेलुङ गाउँपालिका क्षेत्रभित्र कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारका सदस्यहरूलाई औषधि उपचारका लागि आर्थिक सहायता प्रदान गर्न र विभिन्न संस्थाहरूको क्रियाकलापलाई प्रोत्साहन गर्न बाञ्छनीय भएकोले फालेलुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले गाउँ सभाबाट पारित बार्षिक बजेटबाट व्यय हुने गरी फालेलुङ गाउँ कार्यपालिकाले यो मापदण्ड बनाई लागु गरेकोछ ।

खण्ड क (स्वास्थ्य उपचर सहायता)

१.रोगहरूको वर्गिकरण : रोगहरूलाई प्राकृतिक आधारमा तीन समूहमा वर्गिकरण गरिएको छ ।

समुह (क)

१. मृगौला प्रत्यारोपण वा मृगौलाको डायलसीस गर्नुपर्ने ।
२. Congenital Heart diseases that requires surgery of valvular heart diseases.
३. Congestive heart failure.
४. Myocardic Infraction.
५. Pacemaker needed if.
६. Heart transplant if.
७. Pulmonary hypertension, aneurysm, dissection requiring surgery.
८. Cancer : Surgery, chemotherapy, radio therapy, palliative medical receiving.
९. दुर्घटनामा परि शरिरका मुख्य अंग गुमाइ उक्त अंग काम नलाग्ने अवस्था भए वा प्यारालाइसिस भएको ।
१०. जीवन भरी औषधि खाने गरि अस्पतालले दिर्घरोगी भनि सिफारिस गरेको ।

समुह (ख)

- १ Dialysis Not requiring transplant. (CKT)
२. Dialysis required AKI/ATN
३. Nephrotic/Nephritis 3 recurrence.
४. Surgery not required Pyloceptivity.
५. मानसिक रोगी भनि अस्पताले प्रमाणित गरेका ।

समुह (ग)

१. Valvular/Congenital heart disease not required surgery.
२. MI or medication and follow up.

३. Arrhythmia on antiarrhythmic.

४. Bone Marrow failure.

५. छारे रोग ।

२. **रकम निकास** : क, ख र ग बर्गका विरामीहरूका लागि क्रमशः २०,०००।-, १५,०००।- र १०,००० का दरले आर्थिक सहायता रकम उपलब्ध गराइनेछ ।

३. **आवश्यक कागजात तथा प्रक्रिया**: सिफारिसका लागि गाउँ कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखामा आउँदा निम्नानुसार कागजातहरू लिइ आउनु पर्ने छ ।

क) विरामी स्वयं उपस्थित हुनु पर्ने, उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो नजिकको नाता पर्ने व्यक्तिलाई दुवै जनाको नागरिकताको प्रतिलिपि दिइ पठाउनु पर्ने । (नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र वा परिचय खुल्ने गरि सरकारी निकायबाट जारी गरिएको प्रमाणपत्र)

ख) समुह अनुसारको रोग प्रमाणित हुने उपचाररत अस्पतालको कागजातहरू ।

१. ओ.पि.डि. डिस्चार्ज सम्बन्धी कागजात ।

२. रोग निदान सम्बन्धी कागजात वा रोगको व्यहोरा स्पष्ट खुल्ने कागजात ।

३. अपरेसन भएको भए सो पुष्टि हुने कागजात ।

ग) वडा कार्यालयको विपन्नता प्रमाणित भइ आएको सिफारिस ।

४. **स्वास्थ्य सहायता रकम निकास** : स्वास्थ्य शाखाबाट सिफारिस भइ आए पश्चात खाता सञ्चालकहरूले सहायता रकम सम्बन्धि वरामी वा निजको बुवा अमा वा छोरा छोरी वा श्रीमान श्रीमतीको नाममा निकास गर्नुपर्नेछ ।

खण्ड ख (संस्थागत सहायता)

५. **बर्गिकरण** :

क) गाउँपालिका क्षेत्रभित्र गाउँपालिका वा अन्य स्थानीय तह तथा दर्ता गर्ने अधिकार भएको निकायमा दर्ता भएको संघ वा संस्थाले आफ्नै कोषबाट गाउँपालिका क्षेत्र भित्र कुनै गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम गर्ने संस्थालाई प्रस्तावना बमोजिम गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार अधिकतम रु.२०,०००।- (बीस हजार) सम्म सहयोग उपलब्ध गराउनेछ ।

ख) गाउँपालिकाका पदाधिकारी वा कर्मचारी कर्तव्य पालनको सिलसिलामा दुर्घटनामा परि वा अन्य कारणले जीवनभर दिर्घरोगी भनि प्रमाणित भएको अवस्थामा गाउँ कार्यपालिकाको निर्णयानुसार अधिकतम रु.१,५०,०००।- (अक्षरेपी एक लाख पचास हजार सम्म) आर्थिक सहयोग उपलब्ध गर्न सक्नेछ ।

६. **आर्थिक सहायता प्राप्ति प्रक्रिया** : संस्थागत आर्थिक सहायता प्राप्त गर्ने देहाय अनुसार प्रक्रिया पुरा गर्नुपर्ने ।

- क) निवेदन (बैडक खाता खुलाई)
- ख) संस्थाको प्रोफायल / कार्यसम्पन्न प्रतिवेदन ।
- ग) कार्यक्रमको जानकारी वा प्रस्तावना
- घ) नविकरण सहित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- ड) कर चुक्ता प्रमाणपत्र तथा लेखापरिक्षण प्रतिलिपि ।
- च) प्राप्त प्रस्तावहरू प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठकमा पेश गर्ने र कार्यपालिकाको निर्णय अनुसारको रकम सम्बन्धि संस्थाको बैडक खातामा जम्मा गर्ने संस्थागत रकम व्यक्तिको नाममा काटिने छैन । माथि जुनसुकै कुरा लेखिएको भएता पनि गाउँपालिकाको पुर्व स्विकृति नलिई गरिएको कार्यक्रमको रकम निकासी गर्न खाता सञ्चालकलाई अनुमति दिइएको मानिदैन ।
७. **खारेजि र बचाउ :** आर्थिक सहायता उपलब्ध गराउन बनेको मापदण्ड-२०७५ खारेज गरिएकोछ ।

आज्ञाले,
डम्बर बहादुर आङदेम्बे
प्रमुख प्रशासकीय अधिकृत